

أَلْهَاكُمْ التَّكَاثُرُ (1) حَتَّىٰ زُرْتُمُ الْمَقَابِرَ (2) كَلَّا  
سَوْفَ تَعْلَمُونَ (3) ثُمَّ كَلَّا سَوْفَ تَعْلَمُونَ (4) كَلَّا  
لَوْ تَعْلَمُونَ عِلْمَ الْيَقِينِ (5) لَتَرَوُنَّ الْجَحِيمَ (6) ثُمَّ  
لَتَرَوُنَّهَا عَيْنَ الْيَقِينِ (7) ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ  
النَّعِيمِ (8)

The mutual rivalry for piling up (the good things of this world) diverts you (from the more serious things), until ye visit the graves. But nay, ye soon shall know (the reality). Again, ye soon shall know! Nay, were ye to know with certainty of mind (ye would beware!), ye shall certainly see hell-fire! Again, ye shall see it with certainty of sight! Then, shall ye be questioned that day about the joy (ye indulged in!).

تم لوگوں کو زیادہ سے زیادہ اور ایک دوسرے سے بڑھ کر دنیا حاصل کرنے کی  
دھن نے غفلت میں ڈال رکھا ہے یہاں تک کہ (اسی فکر میں) تم لب گور تک  
پہنچ جاتے ہو۔ ہر گز نہیں، عنقریب تم کو معلوم ہو جائے گا۔ پھر (سن لو کہ) ہر گز  
نہیں، عنقریب تم کو معلوم ہو جائے گا۔ ہر گز نہیں، اگر تم یقینی علم کی حیثیت

سے (اس روش کے انجام کو) جانتے ہوتے (تو تمہارا یہ طرز عمل نہ ہوتا)۔ تم

دو زخ دیکھ کر رہو گے، پھر (سن لو کہ) تم بالکل یقین کے ساتھ اُسے دیکھ لو گے۔

پھر ضرور اُس روز تم سے ان نعمتوں کے بارے میں جواب طلبی کی جائے گی۔

تुम लोगों को ज़्यादा से ज़्यादा और एक-दूसरे से बढ़कर दुनिया  
हासिल करने की धुन से ग़फ़लत में डाल रखा है, यहाँ तक कि (इसी  
फ़िक्र में) तुम लबे-गोर तक पहुँच जाते हो | हरगिज़ नहीं, अन-क़रीब  
तुमको मालूम हो जाएगा | फिर (सुन लो कि) हरगिज़ नहीं, अन-क़रीब  
तुमको मालूम हो जाएगा | हरगिज़ नहीं, अगर तुम यकीनी इल्म की  
हैसियत से (इस रविश के अंजाम को) जानते होते (तो तुम्हारा यह  
तर्ज-आमल न होता) | तुम दोज़ख देखकर रहोगे, फिर (सुन लो कि)  
तुम बिल्कुल यकीन के साथ उसे देख लोगे | फिर ज़रूर उस रोज़  
तुमसे इन नेमतों के बारे में जवाब तलबी की जाएगी |